

## COVID-19 खोप कार्यक्रमको बारेमा

अप्रिल 28, 2021 अनुसार

### कार्यक्रम अवलोकन

सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र समाजका सामान्य गतिविधिहरूलाई बिस्तारै पुनः सुरु हुन दिनको लागि, सरकारले सबै हंगकंग बासिन्दाहरूको लागि एक क्षेत्र-व्यापी COVID-19 खोप कार्यक्रम ("कार्यक्रम") निः शुल्क लागू गर्दैछ।

सोधपुछ हटलाईन: 3142 2366

\*वृद्ध व्यक्तिहरू जसलाई खोप कार्यक्रममा भाग लिने निजी क्लिनिकहरूमा अनलाईन बुकिंग वा अपोइन्टमेन्ट लिनमा सहायताको आवश्यकता छ, उनीहरू नजिकका जिल्ला वृद्ध समुदाय केन्द्रहरू, छिमेकी वृद्ध केन्द्रहरू तथा वृद्धहरूको लागि सामाजिक केन्द्रको नजिक पुग्न सक्दछन्, वा सम्बन्धित एकिकृत गृह हेरचाह सेवा टोलीहरू/वर्धित गृह तथा सामुदायिक हेरचाह सेवा टोलीहरू/वृद्धका लागि दिवा हेरचाह केन्द्रहरू/इकाईहरू वा समाज कल्याण विभागको हटलाईन 2343 2255 मा फोन गर्नुहोस्।

### स्थानहरू

सरकारले निम्न स्थानहरूमा जनतालाई खोप सेवा प्रदान गर्ने योजना बनाउँछ।

खोप स्थलहरूको लागि खोज्नुहोस्:

<https://www.map.gov.hk/gm/map/s/m/communityvaccinationservicesofcovid-19?lg=en>

### **1. सामुदायिक खोप केन्द्रहरू (CVC) (\*बुकिंग आवश्यक छ)**

सरकारले जनतालाई खोप सेवा प्रदान गर्दै हंगकंगमा 18 जिल्लाहरूको प्रत्येकमा CVC हरू स्थापना गर्नेछ। एक CVC मा खोपको केवल एउटा किसिम प्रशासित गर्नेछ।

सार्वजनिकका योग्य सदस्यहरूले खोप लगाइनेका लागि खोप चयन गर्न सक्दछन्, र 24 घण्टा अनलाईन बुकिंग प्रणाली मार्फत उनीहरूको पहिलो तथा दोस्रो मात्राहरूको समय र स्थान आरक्षण गर्दछन्।

अधिकतम दुई क्यारियर जसले 70 वर्ष वा माथिका उमेरका व्यक्तिहरूलाई साथ दिन्छन् उनीहरूले पनि खोप प्राप्त गर्न र एकै समयमा बुकिंग गर्न सक्दछन्।

यदि आवश्यक छ भने, व्यक्तिहरूले पोष्ट अफिसहरू वा उनीहरू बस्ने पब्लिक हाउजिंग स्टेट्सको राज्य व्यवस्थापन कार्यालयहरूबाट अनलाईन बुकिंगहरू बनाउनको लागि सहयोग लिन सक्दछन्।

नोट: CVC हरूले हंगकंगमा खोपहरूको आगमन, खोपहरूको परिमाण र खोपको अवस्थाको आधारमा चरणबद्ध रूपमा सञ्चालन कार्य शुरु गर्नेछ।

खुल्ने समयहरू:

- बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म (सोमबारदेखि आइतबारसम्म)

ल्याउनुपर्ने कागजातहरू:

- पहिचान कागजात
- आमाबाबु / अभिभावकहरूद्वारा हस्ताक्षर गरिएको स्वीकृति फारम (16-17 वर्षको व्यक्ति / मानसिक रूपमा अयोग्य खोप प्राप्तकर्ताहरूलाई लागू हुने) [नमूना स्वीकृति फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्]
- SMS सन्देश वा बुकिंग पुष्टिकरणको फोटोकपी

**2. अस्पताल प्राधिकरणको तोकिएका जनरल आउटप्यासेन्ट क्लिनिकहरू (GOPCs) (\*बुकिंग आवश्यक छ)**

**3. तोकिएका निजी क्लिनिकहरू**

सार्वजनिकका सदस्यहरूले खोप कार्यक्रम अन्तर्गत एक निजी डाक्टर वा क्लिनिक छनौट गर्न सक्दछन्, र CVC हरू र सार्वजनिक क्लिनिकहरूको लागि तोकिएको सरकारी अनलाइन बुकिंग प्रणाली मार्फत गएबिना सिधा निजी डाक्टर वा क्लिनिकसँग खोपको लागि एक भेटघाट बनाउन सक्छन्।

**4. आवासीय हेरचाह गृहहरू तथा नर्सिंग होमहरू**

आउटरीच खोप सेवा वा खोप मेडिकल अफिसरहरूलाई भेट गरेर प्रदान गरिनुपर्ने हुन्छ।

**5. स्वास्थ्य विभाग(DH)का तोकिएका क्लिनिकहरू**

DH ले ग्राहक / सदस्य / बिरामीहरूलाई खोपहरू प्रदान गर्दछ जो प्राथमिकता समूहमा छन् र DH को तोकिएको क्लिनिकमा सेवाहरू प्राप्त गरिरहेका छन्। DH ग्राहकहरूले खोप लिनका लागि सम्बन्धित क्लिनिकमा अपोइन्टमेन्ट बनाउन सक्षम हुनेछन्। DH क्लिनिकहरूमा खोप सेवाहरूको लागि बुकिंग जनताको लागि खोलिएको छैन।

**खोप प्राप्त गर्न योग्य व्यक्तिहरू**

16 वर्ष वा माथि उमेरका हंगकंगका वासिन्दाहरू निःशुल्क खोप प्राप्त गर्नको लागि योग्य छन् । Comirnaty प्राप्त गर्नको लागि न्यूनतम उमेर 16 वर्ष हो, र CoronaVac प्राप्त गर्नको लागि 18 वर्ष हो ।

1. स्वास्थ्य सेवा सेटिंगहरूमा हुने कर्मचारी र एन्टी-महामारी सम्बन्धित काममा भाग लिनेहरू;
2. वृद्ध/अशक्तता भएका व्यक्तिहरूको लागि आवासीय र आवासीय हेरचाह गृहहरूको कर्मचारी, र बृद्ध/अशक्त व्यक्तिहरूको लागि सामुदायिक हेरचाह सेवा इकाइहरूको स्टाफ;
3. संकटपूर्ण सार्वजनिक सेवाहरू कायम गर्ने कर्मचारीहरू; र
4. सीमा-पार यातायात प्रदान गर्ने वा नियन्त्रण बिन्दु तथा बन्दरगाहहरूमा काम गर्ने व्यक्तिहरू।
5. खाना र पेय पदार्थ परिसर, बजार, सुपरमार्केट, सुविधा स्टोर र कुरियरहरूको स्टाफ (टेकअवे फूड डेलिभरी सहित)
6. स्थानीय सार्वजनिक यातायात सेवा अपरेटरहरूको स्टाफ (उदाहरणको लागि ट्याक्सी/बस/सार्वजनिक हल्का बस चालकहरू, रेल कप्तानहरू र स्टेशन कर्मचारी)
7. रजिस्ट्रार भएका निर्माण श्रमिकहरू र अन्य ब्यक्तिगत साइट निवासी
8. सम्पत्ति व्यवस्थापनका कर्मचारी (उदाहरणका लागि सुरक्षा गार्डहरू, सफाई कर्मचारी र सम्पत्ति व्यवस्थापन कार्यालयका कर्मचारी)
9. शिक्षक र स्कूल कर्मचारीहरू (उदाहरणको लागि किन्डरगार्टन, प्राथमिक र माध्यमिक विद्यालय र विश्वविद्यालयहरूको सिकाउने र सहयोगी स्टाफहरू; विशेष स्कूलहरूको स्टाफ; स्कूल बसहरू र निजी स्कूल हल्का बसहरूको ड्राइभर तथा एस्कर्टहरू)
10. पर्यटन उद्योगका स्टाफ
11. रोगको रोकथाम र नियन्त्रण (आवश्यकता र निर्देशनहरू) (व्यवसाय र परिसरहरू) नियमन (क्याप 599F) अन्तर्गत तालिकाबद्ध परिसरहरूका कर्मचारीहरू (उदाहरणका लागि फिटनेस केन्द्र तथा ब्यूटी पार्लरहरूका कर्मचारी)
12. आन्तरिक सहयोगीहरू
13. खोपको पहिलो डोज प्राप्त गरिसकेको साथमा रहेको व्यक्ति (हरू)
14. अन्य (माथिको कुनै पनि समूहसँग सम्बन्धित नभएको व्यक्तिहरू)

### **खोप अभिलेखहरू**

खोप पश्चात, तपाईंले कागज खोप अभिलेखहरू प्राप्त गर्नुहुनेछ। तपाईंले आफ्नो इलेक्ट्रोनिक खोप रेकर्डहरू "आईएएम स्मार्ट" मोबाइल एप मार्फत वा "ई-हेल्थ" मोबाइल एपको माध्यमद्वारा पनि डाउनलोड गर्न सक्नुहुन्छ।

पछिल्लो जानकारीका लागि, कृपया वेबसाइटमा सन्दर्भ गर्नुहोस्:  
<https://www.covidvaccine.gov.hk/en/>